



_____ शाखा

मिति:
गते महिना साल

बैंक प्रयोजनको लागि मात्र ।

ग्राहक कोड: <input type="text"/>	AML Ref. No.: _____
खाता नं.: <input type="text"/>	
एनएमबि बैंकसँगको विवरण	
के एनएमबि बैंकमा तपाईंको खाता छ? <input type="checkbox"/> छ <input type="checkbox"/> छैन यदि छ भने साविक ग्राहक वा खाता नं. <input type="text"/>	

म/हामी तल उल्लेख गरे बमोजिम खाता खोली दिनुहुन अनुरोध गर्दछु/गर्दछौं ।

खाताको किसिम: <input type="checkbox"/> बचत <input type="checkbox"/> चल्ती <input type="checkbox"/> कल <input type="checkbox"/> अन्य: _____
खाताको मुद्रा: <input type="checkbox"/> ने.रु. <input type="checkbox"/> अमेरिकी डलर <input type="checkbox"/> युरो <input type="checkbox"/> अन्य: _____
खाता संचालन: <input type="checkbox"/> एकल <input type="checkbox"/> संयुक्त संयुक्त खातावालको संख्या: _____

एकल खाताको हकमा सम्बन्धित व्यक्तिको र संयुक्त खाताको हकमा खातावालाहरू मध्ये एक जनाको विवरण भर्नु होला र बाँकी अरु खातावालाहरूको हकमा छुट्टै KYC फारम भर्नु पर्नेछ ।

१. Applicant's FULL NAME:

निवेदकको पुरा नाम नेपालीमा: _____

२. ठेगाना विवरण:

ठेगाना	घर नं.	वडा नं.	गल्ली/टोल	नगरपालिका/गाउँपालिका	जिल्ला	प्रदेश	देश
स्थायी							
अस्थायी							

३. खातावाला नाबालक भएको अवस्थामा मात्र:

जन्मदर्ता प्रमाणपत्र / नाबालक परिचय पत्र नं.: जारी गर्ने कार्यालय:

जन्म मिति: वि.सं. राष्ट्रियता: जारी मिति: वि.सं.
गते महिना साल गते महिना साल

संरक्षकको नाम:

नाबालकसँगको सम्बन्ध: नाबालकको बालिग हुने मिति: वि.सं.
गते महिना साल

४. ग्राहकको व्यक्तिगत विवरण:

जन्म मिति: वि.सं. लिंग: पुरुष महिला अन्य: _____
गते महिना साल

राष्ट्रियता: वैवाहिक स्थिति: विवाहित अविवाहित अन्य (खुलाउनुहोस्): _____

धर्म:

शिक्षा: स्नातकोत्तर/थप अन्य स्नातक १२ कक्षा पास माध्यमिक तह प्राथमिक शिक्षा शिक्षित अशिक्षित

५. सम्पर्क विवरण:

घरको फोन नं. कार्यालयको फोन नं. मोबाइल नं.

ईमेल:

निवेदकको हस्ताक्षर

६. परिचयात्मक कागजात विवरण:

नागरिकता नं.: जारी गरेको जिल्ला/जारी गरेको ठाउँ:
 जारी मिति: वि.सं. जारी देश:
गते महिना साल

पासपोर्ट नं (जारी भएको भएमा): जारी गरेको ठाउँ: जारी गर्ने देश:
 जारी मिति: वि.सं. म्याद सकिने मिति: वि.सं.
गते महिना साल गते महिना साल

अन्य परिचयात्मक कागजातको हकमा:
 परिचय पत्रको किसिम: प्र.प.नं.:
 जारी गर्ने जिल्ला/जारी गरेको ठाउँ: म्याद सकिने मिति:
गते महिना साल

गैर आवासीय/विदेशीको लागि:

भिसा जारी भएको मिति: इ.सं. भिसा सकिने मिति: इ.सं.
गते महिना साल गते महिना साल

७. पेशा:

तलबी अवकास प्राप्त व्यापार कृषि विद्यार्थी गृहिणी आफ्नो व्यवसाय अन्य भए खुलाउनुहोस्: _____

पेशा व्यापार भएको खण्डमा:

व्यवसायको किसिम: व्यापार उद्योग सेवा कृषि अन्य भए खुलाउनुहोस्: _____

तपाईंले काम गर्ने संस्था/आफ्नो संस्थाको विवरण:

क्र.सं.	संस्थाको नाम	ठेगाना	सम्पर्क नं.	पद	अनुमानित वार्षिक आय/तलब

८. के तपाईंसँग स्थाई लेखा नं./मूल्य अभिवृद्धि कर नं. छ ? छ छैन

छ भने, प्यान/भ्याट नं. खुलाउनुहोस् । प्यान/भ्याट नं.: _____ प्यान/भ्याट नं./दर्ता मिति: वि.सं.
गते महिना साल

९. खाताको उद्देश्य:

बचत लगानी कर्जा भुक्तानी तलब
 रेमिटेन्स कारोबारीय अन्य, विवरण दिनुहोस्: _____

१०. आयश्रोत:

बचत तलब उत्तराधिकार/उपहार व्यवसाय/व्यापार
 सम्पत्तिको बिक्री लगानीको प्रतिफल अन्य, विवरण दिनुहोस्: _____

११. पारिवारिक विवरण:

क्र.सं.	नाता	पूरा नाम
१.	श्रीमान्/श्रीमतीको नाम	
२.	बुबाको नाम	
३.	आमाको नाम	
४.	हजुरबुबाको नाम	
५.	दाई/हरूको नाम	
	भाई/हरूको नाम	
६.	छोरा/हरूको नाम	
७.	छोरी/हरूको नाम	
८.	बुहारी/हरूको नाम	
९.	ससुराको नाम (विवाहिता महिलाको हकमा)	
१०.	सासुको नाम (विवाहिता महिलाको हकमा)	

१२. इच्छाएको व्यक्तिको विवरण (एकल खातालाई मात्र):

खाता संचालन गर्न असक्षम वा मृत्यु भएमा तल उल्लेखित इच्छाएको व्यक्तिलाई मेरो खातामा भएको मौज्जात रकम भुक्तान गरेमा मेरो मंजुर छ ।

इच्छाएको व्यक्तिको नाम: _____ इच्छाएको व्यक्तिसंगको नाता: _____

इच्छाएको व्यक्तिको उमेर: _____ इच्छाएको व्यक्तिको पूरा ठेगाना: _____

इच्छाएको व्यक्तिको बुबाको नाम: _____ इच्छाएको व्यक्तिको आमाको नाम: _____

सम्पर्क नं. इच्छाएको व्यक्तिको परिचयपत्रको किसिम र नम्बर: _____

इच्छाएको व्यक्ति नाबालक भएमा

संरक्षकसँगको नाता: _____ संरक्षकको नाम: _____

संरक्षकको ठेगाना: _____

१३. नमुना दस्तखत (कृपया कालो मसीले कोठाभित्र हस्ताक्षर गर्नुहोला):

			हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
--	--	--	---

नाम: _____ नाम: _____ नाम: _____

संयुक्त खाताको हकमा खातावालाहरूको नाम:

१ _____ २ _____ ३ _____

कृपया संयुक्त खातावालाहरूले छुट्टै KYC फर्म भर्नु पर्नेछ ।

खाता संचालन प्रकृति: एकल कुनै दुई विशेष निर्देशन बमोजिम: _____

१४. के तपाईं राजनितिज्ञ, राजनितिज्ञको नातेदार, नजिकको व्यक्ति अथवा उच्च पदस्थ व्यक्ति हुनुहुन्छ/हुनुहुन्थ्यो ? हो होइन

हो, भने पार्टी/संस्थाको नाम: _____ पद खुलाउनुहोस्: _____

कृपया तपाईंको परिवारका अन्य नातेदार, नजिकको व्यक्ति उच्च पदस्थ व्यक्ति हुनुहुन्छ भने निम्न विवरणहरू उल्लेख गर्नुहोस् ।

उच्च पदस्थ व्यक्तिको नाम	पद	संलग्नताको क्षेत्र	सम्बन्ध/नाता	अन्य जानकारी भएमा

१५. के तपाईं हाल कुनै बैंक तथा वित्तिय संस्थाको संचालक/प्रमुख कार्यकारी अधिकृत/उच्च व्यवस्थापनमा आवद्ध हुनुहुन्छ? छु छैन

यदि हुनुहुन्छ भने, संस्थाको नाम उल्लेख गर्नुहोस्: _____ पद: _____

१६. के तपाईंको वास्तविक धनी हुनुहुन्छ? छ छैन

छ भने, तपाईंको वास्तविक धनीको नाम, तपाईंसँगको नाता खुलाउनुहोस् र छुट्टै KYC फर्म भर्नुहोला ।

नाम: _____ नाता: _____

१७. के तपाईं विगतमा कुनै अपराधमा दण्डित हुनु भएको थियो? थियो थिएन

थियो भने, अपराधको प्रकार: _____

१८. के तपाईं गैर-आवासीय नेपाली हो? हो होइन

यदि हो भने बसोबास गरेको देशको नाम खुलाउनुहोस्: _____

१९. के तपाईं विदेशी राष्ट्रसँग सम्बन्धित हुनुहुन्छ? छु छैन यदि हुनुहुन्छ भने, देशको नाम: _____

बसोबासको स्थिति:

नागरिक ग्रीन कार्ड होल्डर बसोबास गरेको (एक क्यालेण्डर वर्ष भित्रमा १८० दिन वा सो भन्दा बढी) गैर-आवासीय नेपाली

(यदि तपाईं अमेरिकसँग उपरोक्त अनुसार सम्बन्धित हुनुहुन्छ भने अर्को छुट्टै FATCA व्यक्तिगत स्वघोषणा फारम समेत भर्नु पर्नेछ ।)

२०. वार्षिक अपेक्षित कारोबार रकम (कृपया ठिक (✓) चिन्ह सम्बन्धित कोठामा लगाउनु होला ।

१ लाखसम्म १० लाखसम्म ५० लाखसम्म १ करोडसम्म १० करोडसम्म १० करोडभन्दा माथि

२१. वार्षिक अपेक्षित कारोबार संख्या (कृपया ठिक (✓) चिन्ह सम्बन्धित कोठामा लगाउनु होला ।

२० वटा कारोवार संख्यासम्म ५० वटा कारोवार संख्यासम्म १०० वटा कारोवार संख्यासम्म १०० वटा भन्दा बढी कारोवार संख्या

२२. अन्य बैंकमा खाता भएमा विवरण तल उल्लेख गर्नुहोस्:

बैंकको नाम र शाखा	लिईरहेको सेवा सुविधाहरू				
	बचत खाता	चलती खाता	ओभरड्राफ्ट खाता	आवधिक कर्जा	अन्य

२३. ग्राहकको हाल बस्ने स्थानको नक्सा - ग्राहकले भर्नु पर्ने:

उत्तर



कृपया नजिकको मन्दिर, स्कुल, सरकारी कार्यालय जस्ता कुनै खास स्थान/वस्तुको चिन्ह उल्लेख गर्नुहोला ।

शर्तहरू

ग्राहकको खातासंग सम्बन्धित शर्तहरू

१. न्यूनतम रकम

बैंकले खातामा हुनुपर्ने न्यूनतम मौज्जात रकम निर्धारण गर्नेछ ।

२. ब्याज भुक्तानी

बैंकको शाखाहरूमा रहेको सूचना पाटीमा निक्षेपमा दिइने ब्याजदर सम्बन्धि सूचना टाँस गरिएको हुनेछ । बैंकले निक्षेपमा दिएको ब्याजदर समय समयमा ग्राहकको जानकारी दिई वा जानकारी बिना नै परिवर्तन गर्न सक्नेछ । खातामा मासिक/त्रैमासिक रूपमा अथवा खाताको योजना अनुसार अग्रेजी क्यालेण्डरको अन्तिम मितिमा नियम अनुसार कर कट्टी गरी ब्याजदर भुक्तानी गरिनेछ । तर बैंकले निर्धारण गरेको न्यूनतम मौज्जात रकम भन्दा कम रकम रहेको अवधिको ब्याज दिइने छैन ।

३. खाताको विवरण

खाताको विवरण ग्राहकको अनुरोध अनुसार दिइनेछ । यदि ग्राहकको खातामा कारोवार नभएको भए सो अवधिको खाताको कारोवारको विवरण दिइने छैन । खाताको विवरण हस्तेवारीबाट वा इमेल मार्फत दिइनेछ । खाताको विवरण ग्राहक स्वयंले वा ग्राहकले इच्छाएको व्यक्तिले मात्र लिन सक्नेछन् । खाताको विवरण इमेल मार्फत पठाउने प्रयोजनका लागि ग्राहकले आफ्नो इमेल ठेगाना उपलब्ध गराउनु पर्नेछ । ठेगाना परिवर्तन भएमा सोको सूचना तुरुन्त बैंकलाई दिनुपर्नेछ । खाताको विवरणको प्रतिलिपि माग भई आएमा बैंकको आफ्नो नियमानुसार शुल्क लाग्नेछ ।

४. खाताको मौज्जातको प्रमाण पत्र

ग्राहकको लिखित अनुरोधमा बैंकले आफ्नो नियमानुसार शुल्क लिई खाताको मौज्जात प्रमाणपत्र दिनेछ ।

५. चेक बुक

बैंकले निर्धारण गरेको न्यूनतम मौज्जात रकम खातामा जम्मा भएपछि मात्र चेक बुक दिइनेछ । तेस्रो पक्षलाई चेक बुक दिनको लागि ग्राहकले बैंकलाई अनुरोध गर्न सक्नेछ र यसरी गरिएको अनुरोध पत्रसँग चेक बुक प्राप्त गर्ने तेस्रो पक्षको आधिकारिक परिचय पत्र संलग्न भएको हुनुपर्नेछ ।

६. खाता बन्द गर्ने सम्बन्धमा

ग्राहकको अनुरोधमा वा खातामा लगातार ६० दिनसम्म कुनै रकम नरहेमा बैंकले विना कुनै सूचना सो खाता बन्द गर्न सक्नेछ । खाता बन्द गर्नको लागि अनुरोध गर्दा ग्राहकले आफूसँग बाँकी रहेको चेकका पानाहरू तथा डेबिट कार्डहरू बैंकलाई फिर्ता गर्नुपर्नेछ ।

७. चेक फिर्ता गर्ने सम्बन्धमा

ग्राहकको खातामा पर्याप्त रकम नरहेको कारणले बैंकमा भुक्तानीको लागि पेश भएको चेक फिर्ता गर्नुपरेमा बैंकले आफ्नो नियमानुसार शुल्क लिनेछ ।

८. भुक्तानी योग्य चेक

बैंकले ग्राहकको अनुरोधमा कुनै पनि चेकलाई भुक्तानी योग्य/असल चेक भनि प्रमाणित गर्न सक्नेछ । यसरी प्रमाणित गर्दा बैंकको नियमानुसार शुल्क लाग्नेछ ।

९. ग्राहकसँग अन्यथा करार भएकोमा बाहेक दुई वा दुई भन्दा बढी व्यक्तिहरूको संयुक्त खाता रहेकोमा कुनै एक वा एक भन्दा बढी खातावालाको मृत्यु भएमा त्यस्तो खातामा रहेको रकममा कानून बमोजिम नियुक्त इच्छाएको व्यक्ति सहज जिवित खातावालालाई भुक्तानी दिइनेछ । त्यस्तो खातामा डेबिट ब्यालेन्स रहेको कारण बैंकले खातावालाहरूसँग रकम लिनुपर्ने रहेछ भने त्यस्तो रकम तिर्ने संयुक्त र छुट्टाछुट्टै दायित्व जिवित खातावालाहरू तथा मृतक खातावालाको अंशियारहरूको हुनेछ

१०. विविध

क) बैंक खाता संचालन तथा विभिन्न सेवा शुल्क जस्तै खातामा हुनुपर्ने न्यूनतम मौज्जात, खाता विवरणको प्रतिलिपि लिँदा लाग्ने शुल्क, खाता विवरण प्रमाणित गर्दा लाग्ने शुल्क, खाता बन्द गर्दा लाग्ने शुल्क र चेक फिर्ता गर्दा लाग्ने शुल्क र भुक्तानीयोग्य चेक बनाउँदा तथा खातासँग सम्बन्धित अन्य शुल्कहरूको जानकारीका लागि यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । बैंकले ग्राहकबाट लिनुपर्ने शुल्क निजको खातामा खर्च लेखिदिन सक्नेछ । बैंकमा रहेको ग्राहकको खातामा अन्य बैंकको चेक मार्फत रकम जम्मा गर्दा बैंक प्रतिनिधिको रूपमा मात्र रहने र सो जम्मा गरिएको रकम खातामा जम्मा नभएसम्म सोको भुक्तानी दिन बैंक बाध्य हुनेछैन । कथकदाचित चेकको रकम बैंकले प्राप्त गर्नुभन्दा अगावै ग्राहकको खातामा जम्मा हुन गएमा सोही खातामा खर्च लेखि फिर्ता लिने अधिकार बैंकलाई हुनेछ । तेस्रो पक्षको हकमा जारी भएको वा बैंकको अभिलेखमा ड्रयी (Payee) को नाम नदेखिएमा बैंकले चेक जम्मा गर्न ईन्कार गर्न सक्नेछ ।

ख) ग्राहकको खातासँग सम्बन्धित कुनै पनि जानकारी टेलिफोनबाट दिइने छैन । यससँग सम्बन्धी जानकारीहरू सम्बन्धित खातावाला वा निजको आधिकारीक प्रतिनिधिलाई मात्र उपलब्ध गराइनेछ ।

ग) प्रचलित कानून वा नेपाल सरकारको आदेश वा नेपाल राष्ट्र बैंकको निर्देशन तथा विदेशसंग सम्बन्धित ग्राहकको हकमा सोही देशलाई समेत खाता सम्बन्धि विवरण उपलब्ध गराएमा मेरा/हाम्रो मंजुरी रहेको छ ।

घ) ग्राहकले नगदको भुक्तानी लिँदा बैंकको काउण्टरबाट सम्बन्धित टेलरको सामु नै गनेर भुक्तानी लिनुहुन अनुरोध गरिन्छ । यसरी बैंकको काउण्टरमा सम्बन्धित टेलरको सामु गन्ती नगरी लिएको नगदको भुक्तानी कथकदाचित नपुग भएमा बैंक जवाफदेही हुनेछैन ।

ङ) बैंकले आफूलाई कुनै पनि खातावालाको कारोबार अस्वाभाविक वा शंकास्पद लागेमा आफ्नो स्वविवेकले बिना कुनै सूचना उक्त खाता रोक्का वा बन्द गर्न सक्नेछ वा नयाँ खाता खोल्न इन्कार गर्न सक्नेछ ।

च) बैंकले यसमा उल्लेखित शुल्क र अन्य कुनै वा सबै शर्तहरू बिना कुनै पूर्व सूचना आफ्नो स्वेच्छामा संशोधन गर्न सक्नेछ । यो लिखत एनएमबि बैंक लि. मा खाता खोल्न तथा खाता संचालन गर्नेसँग सम्बन्धित अन्य शर्त बन्देजहरूको एक अभिन्न अङ्गको रूपमा रहनेछ ।

छ) प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी हुने निर्देशनहरू ग्राहकले पालना गर्नुपर्नेछ ।

ज) पछिल्लो मिति र म्याद नाघेको चेकको भुक्तानी गरिने छैन ।

झ) मैले बैंक समक्ष लिखित रूपमा उपलब्ध गराएको हुने इमेल, मोवाईल आदि बाट अनुरोध गरी मेरो कुनै पनि विवरण परिवर्तन भएमा मेरो लागि स्वीकार्य हुनेछ ।

ञ) नाबालक खाता खोल्दा बैंकलाई उपलब्ध गराएको कागजातको आधारमा खातावाला बालिग भए पश्चात प्रदान गर्दै आएको ब्याज निरन्तर रहने गरी खाता रोक्का राखिनेछ । खातावालाले बालिग भएको लिखित जानकारी र बैंकले तोके बमोजिमको आवश्यक कागजातहरू उपलब्ध गराए पश्चातमात्र उक्त खाता सुचारु गरिनेछ ।

ट) खातावालाले खाता सम्बन्धि वादविवाद उत्पन्न भई कुनै कानूनी खर्च लाग्ने भएमा उक्त खर्च सम्बन्धित खातावालाले नै व्यहोर्नु पर्नेछ । साथै बैंकलाई क्षतिपूर्ति प्रदान गर्नुपर्ने परिस्थिती सृजना भएमा सो समेत खातावालाले व्यहोर्नु पर्नेछ ।

उद्घोष

म/हामीले यस निवेदनमा उल्लेख गरेको विवरणहरू सही र साचो छन् । म/हामीले यस निवेदनमा उल्लेख भएका खाता संचालन सम्बन्धित शर्तहरू पढिवाची बुझेका छु/छौं र म/हामी उक्त शर्तहरू पालना गर्नेछु/छौं । म/हामीले यस निवेदनमा उल्लेख गरिएका विवरणहरू कानूनतः भुटा ठहरिएमा सो को जिम्मेवारी म/हामीमा निहित रहने छ । बैंकको हालको नियम र भविष्यमा परिवर्तन भई लागु हुने नियमहरू समेत मेरो/हाम्रो लागि मन्जुरी रहेको उद्घोष गर्दछु/गर्दछौं । बैंकको कुनै पनि नियमहरू पालना नगरेको कारणले हुनसक्ने जुनसुकै सजाय भोग्न म/हामी तत्पर छु/छौं । म/हामी आजका मिति सम्म बैंक तथा वित्तीय संस्थाबाट कालोसूचिमा नरहेको व्यवहारा उद्घोष गर्दछु/छौं । म/हामीले कुनै पनि किसिमको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिसंग सम्बन्धित कारोवार गर्ने छैन । म/हामीले यस खाता कुनै पनि व्यक्तिलाई प्रयोग गर्न दिने छैन । मेरो/हाम्रो यस फाराममा उल्लेख गरेका विवरणहरूमा कुनै किसिमको फेरवदल भएमा ३० कार्य दिन भित्र बैंक समक्ष जानकारी गराउने प्रतिबद्धता जाहेर गर्दछु/गर्दछौं । माथि उपलब्ध गराउनु नसकिएको विवरणहरू म/हामीसँग नभएकाले हो भनी उद्घोष गर्दछु/गर्दछौं ।

निवेदकको औठाछाप

--	--

दाँया

बाँया

निवेदकको हस्ताक्षर

For Bank's Use Only

1. Status Verification (Name Screening)	<input type="checkbox"/> Yes <input type="checkbox"/> No																	
2. Name, Date of Birth and Nationality verification	Customer's Name, Date of birth, Nationality verified and supported by one of the following accepted documents and a copy held & stamped "Original seen & verified" <input type="checkbox"/> Citizenship <input type="checkbox"/> Passport <input type="checkbox"/> Birth Registration <input type="checkbox"/> Embassy Registration <input type="checkbox"/> Refugee Identity Card <input type="checkbox"/> Others, please specify _____																	
3. Customer's ID and his/her Permanent/ residential Address Verification	Customer's ID and his/her permanent /residential address verified and supported by one of the following documents <input type="checkbox"/> Water Bill (No.....) <input type="checkbox"/> Electricity Bill (No.....) <input type="checkbox"/> Passport (No.....) <input type="checkbox"/> Lalpurja <input type="checkbox"/> License No. (No.....) <input type="checkbox"/> Others, please specify _____																	
4. Level 3 Account:	If the account holder(s) or authorized signatories fall into any of the following categories, tick (✓) the appropriate box(es) and treat the account as High Risk-Level 3 account, obtain necessary approval. If not applicable, skip the section. <input type="checkbox"/> The customer is Politically Exposed Person (PEP) or closely associated or family members with a PEP and/or high official. Please specify detail of PEP position and/or relationship _____ <input type="checkbox"/> An overseas customer residing or operating in high risk and/or corruption and/or tax evasion countries. Refer to the list of High Risk Corruption and Tax Evasion Countries (As per AML CDD Procedure) Please specify the country _____ <input type="checkbox"/> The customer whose source of funds is from High Risk Country/country where huge corruption appears. (As per AML CDD Procedure) Please specify country _____ <input type="checkbox"/> The customer's business involved in High Risk Business (As per AML CDD Procedure). Please specify business _____																	
5. Branch/Operation (Please Specify):	<table style="width: 100%; border-collapse: collapse;"> <tr> <td style="width: 45%; padding: 5px;">RM Code</td> <td style="border: 1px solid black; width: 15%;"></td> <td style="width: 45%; padding: 5px;">Customer Segment</td> <td style="border: 1px solid black; width: 15%;"></td> </tr> <tr> <td style="padding: 5px;">Scheme Type</td> <td style="border: 1px solid black;"></td> <td style="padding: 5px;">Signature Update</td> <td style="border: 1px solid black;"></td> </tr> <tr> <td style="padding: 5px;">Scheme Code</td> <td style="border: 1px solid black;"></td> <td style="padding: 5px;">NRB 9.8 Code</td> <td style="border: 1px solid black;"></td> </tr> <tr> <td style="padding: 5px;">Minimum Balance</td> <td style="border: 1px solid black;"></td> <td style="padding: 5px;">Others</td> <td style="border: 1px solid black;"></td> </tr> </table>		RM Code		Customer Segment		Scheme Type		Signature Update		Scheme Code		NRB 9.8 Code		Minimum Balance		Others	
RM Code		Customer Segment																
Scheme Type		Signature Update																
Scheme Code		NRB 9.8 Code																
Minimum Balance		Others																
6. Completed by CSD/ARM/RM	Checked/Reviewed by	Signature Capture Confirmed																
Name:	Name:	Name:																
Designation:	Designation:	Designation:																
Confirmation of Risk Level of Customer <input type="checkbox"/> Low (L1) <input type="checkbox"/> Medium (L2) <input type="checkbox"/> High (L3)																		
Signature:	Signature:	Signature:																
Date:	Date:	Date:																

Level 3 Accounts must be approved by top management level prior to account opening.

Name:
Designation:
Signature:
Date: